




# नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन २०७५

नगर सभाबाट स्वीकृत भएको मिति : २०७५।०३।२७



नमोबुद्ध नगरपालिका  
भकुण्डेबेंसी, काभ्रेपलाञ्चोक  
३ नं. प्रदेश, नेपाल

## विनियोजन ऐन, २०७५

नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७४/२०७५ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७५/०३/२७

प्रमाणिकरण मिति:

**प्रस्तावना:** नमोबुद्धनगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको सविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ।

**१. सक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

**२. आर्थिक वर्ष २०७५।०७६ का निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७५।०७६ का निमित्त नगरकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५३,९९,२९,३६९।०० (अक्षरूपी त्रीपन्न करोड एघार लाख उनन्तीस हजार तीन सय उनान्सत्तरी मात्र)मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

**३. विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५।०७६ को निमित्त नमोबुद्ध नगरपालिका नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पुँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन।

तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकका जम्मा स्वीकृत रकमको २० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनुपर्नेछ।

**४. बचाउ:** चालु आर्थिक वर्षमा नगर कार्यपालिकाको निर्णयबाट भएका चालु तथा पुँजिगत खर्चहरू यसै ऐन अनुसार भएको मानिनेछ।

अनुसूचि-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम  
सञ्चित कोषबाट विनियोजित रकम

सि.नं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तिय व्यवस्था	जम्मा
१	नगर कार्यपालिका	वित्तिय समानिकरण केन्द्र	१९,५५०,०००.००	७७,७५०,०००.००		९७,३००,०००.००
२	नगर कार्यपालिका	केन्द्र राजश्व बाँडफाँड	६०,३१०,०००.००	-		६०,३१०,०००.००
३	वडा समिति	केन्द्र राजश्व बाँडफाँड	३,३००,०००.००	१,३७५,०००.००		४,६७५,०००.००
४	वडा समिति	प्रदेश राजश्व बाँडफाँड	-	१७,१००,०००.००		१७,१००,०००.००
५	वडा समिति	आन्तरिक आम्दानी	-	४४,८६५,०००.००		४४,८६५,०००.००
६	वडा समिति	गत वर्षको अ.ल्या.	-	२,५००,०००.००		२,५००,०००.००
७	वडा समिति	मालपोत रजिष्ट्रेशन तथा रोयल्टी	-	१,४६०,०००.००		१,४६०,०००.००
८	विषयगत शाखा	मालपोत रजिष्ट्रेशन तथा रोयल्टी	-	३,५४०,०००.००		३,५४०,०००.००
९	विषयगत शाखा	वित्तिय समानिकरण प्रदेश	-	७,९५०,०००.००		७,९५०,०००.००
१०	ऋणको सावा व्याज भूक्तानी	केन्द्र राजश्व बाँडफाँड	१४०,०००.००	-		१४०,०००.००
११	<b>जम्मा रु.</b>		<b>८३,३००,०००.००</b>	<b>१५६,५४०,०००.००</b>		<b>२३९,८४०,०००.००</b>